



बागमती प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालय



हेटौंडा, नेपाल

पत्र सङ्ख्या :- प्र.३/१/२२/२०७९/०८०

चलानी नं. :- २६

मिति:- २०७९/०४/०५

बिषय:- आ.व. २०७८/०७९ को का.स.मू. फाराम मूल्याङ्कन बारे।

श्री प्रदेश मन्त्रालय/सचिवालय/आयोग/कार्यालय सबै,

श्री स्थानीय तह सबै,

बागमती प्रदेश।

उपर्युक्त विषयमा यस कार्यालय र प्रदेश मन्त्रालय/सचिवालय एवं मातहतका निकायमा कार्यरत कर्मचारीहरूले भरी पेश हुने आर्थिक वर्ष २०७८/०७९ को कार्यसम्पादन मूल्याङ्कन फारामको मूल्याङ्कन गर्ने विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प.सं. २०७८/०७९, च.नं. २४९६, मिति २०७९/०३/२९ को यसै साथ संलग्न पत्रबाट लेखि आए बमोजिम यस कार्यालयको मिति २०७९/०४/०५ को निर्णय (प्रमुख सचिवस्तर) अनुसार देहाय बमोजिम गर्नु गराउनु हुन अनुरोध छ।

१. यस प्रदेशका मन्त्रालय/सचिवालयका उप सचिव (कानून) र कानून अधिकृतहरूको कार्यसम्पादन मूल्याङ्कनको लागि, उप सचिव (कानून) को हकमा सम्बन्धित मन्त्रालयको सचिवले सुपरिवेक्षण गर्ने, पुनरावलोकन र पुनरावलोकन समितिको मूल्याङ्कनको लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने र कानून अधिकृतहरूको हकमा सम्बन्धित उप सचिवले सुपरिवेक्षण र सम्बन्धित सचिवले पुनरावलोकन गरी पुनरावलोकन समितिको मूल्याङ्कनको लागि उल्लिखित मन्त्रालयमा पठाउने। यदि दुई तहको मूल्याङ्कन गर्ने अधिकारी नभएमा सुपरिवेक्षकको मूल्याङ्कन गराइ कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने अन्य मन्त्रालय र प्रदेश सभा सचिवालयमा कार्यरत कर्मचारीको हकमा

२. सम्बन्धित मन्त्रालय/प्रदेश सभा सचिवालयमा सचिवमा राजपत्रांकित प्रथम श्रेणी वा एघारौ तह को कर्मचारी प्रमुख नरहेको अवस्थामा अधिकृत नवौ र दशौ तह वा सो सरहको (नेपाल न्याय सेवाको बाहेक) पदको कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनका लागि प्रदेश सभा सचिवालयका कर्मचारीको हकमा प्रदेश सभा सचिवालयको सम्पर्क मन्त्रालय आन्तरिक मामिला तथा कानून मन्त्रालय भएकोले सो मन्त्रालयको सचिवले सुपरिवेक्षण गर्ने र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालयका प्रशासन महाशाखा हेर्ने सचिवले पुनरावलोकन गरी प्रमुख सचिवज्यूको अध्यक्षतामा सुपरिवेक्षक र पुनरावलोकनकर्ता सदस्य रहेको पुनरावलोकन समिति रहने।

३. सम्बन्धित मन्त्रालय/प्रदेश सभा सचिवालयमा सचिवमा राजपत्राङ्कित प्रथम श्रेणी वा एघारौ तह को प्रमुख वा



बागमती प्रदेश सचिवालय



मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालय

हेटौडा, नेपाल

पत्र संख्या :- प्र.३/१/२२/२०७९/०८०

चलानी नं. :-

र आठौं तह वा सो सरहको पदको कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनका लागि मन्त्रालयको हकमा यस कार्यालयमा पेश गर्ने सोको मूल्याङ्कन यस कार्यालयका सोही तहका कर्मचारीहरूको मूल्याङ्कन गर्ने पदाधिकारीहरूले गर्ने र प्रदेश सभा सचिवालयका कर्मचारीहरूको हकमा प्रदेश सभा सचिवालयको सम्पर्क मन्त्रालय आन्तरिक मामिला तथा कानून मन्त्रालय भएकोले सो मन्त्रालयको अधिकृतस्तर नवौ/दशौं तह वा सो सरहको पदको कर्मचारीले सुपरिवेक्षण गर्ने र सोही मन्त्रालयको सचिवले पुनरावलोकन गरी पुनरावलोकन समितिको मूल्याङ्कनको लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालयमा प्रमुख सचिवज्यूको अध्यक्षतामा सुपरिवेक्षक र पुनरावलोकनकर्ता सदस्य रहेको पुनरावलोकन समिति रहने।

४. प्रदेश मन्त्रालयहरू र प्रदेश सभा सचिवलाय वा अन्य केन्द्रीय निकायहरूमा रा.प. प्रथम श्रेणी वा एघारौ तह र अधिकृतस्तर नवौ/दशौं तह वा सो सरहको पदको सम्बन्धित सेवा समुहको कर्मचारी नरहेको अवस्थामा अधिकृतस्तर नवौ/दशौं तह वा सो सरहको अर्को सेवा समुहको कर्मचारी कार्यरत भएको भए पाँचौ तह सम्मको कर्मचारीहरूको अधिकृत, अधिकृतस्तर सातौ/आठौ तहको कर्मचारीले सुपरिवेक्षण गरि नवौ/दशौं तह वा उप सचिवले पुनरावलोकन गर्ने र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालयका प्रशासन महाशाखा हेर्ने सचिवको अध्यक्षतामा सुपरिवेक्षक र पुनरावलोकनकर्ता सदस्य रहेको पुनरावलोकन समिति रहने। प्रदेश सभा सचिवालयको हकमा बुँदा नं. ३ मा उल्लेख भए बमोजिम आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिवको अध्यक्षतामा सुपरिवेक्षक र पुनरावलोकनकर्ता र पुनरावलोकन समिति रहने।

५. यस प्रदेश अन्तर्गतका पालिकाहरूमा कार्यरत कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कन गर्नका लागि सुपरिवेक्षक र पुनरावलोकन समितिको अध्यक्ष तोक्ने सम्बन्धमा यसै साथ संलग्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उल्लिखित पत्रको बुँदा नं. ४.४ र ४.७ बमोजिम काठमाडौं महानगरपालिका बाहेकका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका दशौं तहसम्मका कर्मचारीहरूको मूल्याङ्कनका लागि प्रमुख प्रशासकीय अधिकृत सुपरिवेक्षक र सम्बन्धित प्रदेशको प्रमुख सचिवले तोकेको सम्बन्धित सेवाको एघारौ तह वा रा.प. प्रथम श्रेणीको कर्मचारी पुनरावलोकनकर्ता भई देहायको समिति हुने व्यवस्था रहेको छ।

१.	प्रमुख सचिव	अध्यक्ष
२.	प्रमुख सचिवले तोकेको रा.प.प्रथम श्रेणी वा एघारौ तहको अधिकृत	सदस्य
३.	प्रमुख प्रशासकीय अधिकृत	सदस्य

यस सम्बन्धमा यस कार्यालयमा उल्लेख भए बमोजिमका पालिकाहरूबाट प्राप्त हुने अधिकृतस्तर दशौं तहका कर्मचारीहरूको आ.व. २०७८/०७९ को का.स.मू. फाराम मूल्याङ्कनको लागि देहाय बमोजिमको शासकीय सुधार महाशाखा हेर्ने सचिव वा सम्बन्धित सेवाको पुनरावलोकनकर्ता र पुनरावलोकन समिति सदस्य रहने।



बागमती प्रदेश सरकार
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय



हेटौडा, नेपाल

पत्र संख्या :- प्र.३/१/२२/२०७९/०८०

चलानी नं. :-

सि.नं.	सेवा	पुनरावलोकनकर्ता र पुनरावलोकन समिति सदस्य
१.	नेपाल प्रशासन	सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (शा.सुधार महाशाखा)
२.	नेपाल इन्जिनियरिङ	सचिव, इन्जिनियरिङ सेवा सञ्चालयन गर्ने सम्बन्धित मन्त्रालय, बागमती प्रदेश।
३.	नेपाल बन	सचिव, बन तथा वातावरण मन्त्रालय, बागमती प्रदेश।
४.	नेपाल कृषि	सचिव, कृषि तथा पशुपन्थी विकास मन्त्रालय, बागमती प्रदेश।
५.	नेपाल स्वास्थ्य	सचिव, स्वास्थ्य मन्त्रालय, बागमती प्रदेश।
६.	नेपाल शिक्षा	सचिव, सामाजिक विकास मन्त्रालय, बागमती प्रदेश, हेटौडा

उल्लिखित मन्त्रालयका सचिवहरु तत्काल उपस्थित हुन नसक्ने अवस्थामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपलब्ध सचिव सदस्य रहने।

६. कतिपय कर्मचारीहरुले कार्यसम्पादन मूल्याङ्कन फाराम भरी पेश गर्दा तोकिएका प्रतिहरु नभरी एक प्रति मात्र भरी अन्य प्रति फोटोकपी गरी पेश गरेको बुझिन आएकोले त्यसरी पेश हुन आएका फोटो कपी कार्यसम्पादन मूल्याङ्कन फाराम नबुझ्ने वा त्यस्ता फोटो कपी का.स.मू. फारामको मूल्याङ्कन नगर्ने।

७. स्थानीय तहको कर्मचारीहरुको हकमा संघीय निजामती सेवाबाट समायोजन भई आएका र बहुवाको संभाव्य उमेदवार समेत हुने अवस्थाका कर्मचारी समेत रहेको र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश, २०७८ मा कार्यसम्पादन मूल्याङ्कन वापतको मूल्याङ्कन अङ्क फरक रहेकोले सो प्रतिस्थापन विधेयक मार्फत मिलानका लागि प्रदेश सभामा विचाराधी रहेको हुँदा आ.व. २०७८/०७९ को का.स.मू. नेपाल सरकारको मन्त्रिपरिषद्को मिति २०७६/०४/१६ को संलग्न निर्णय बमोजिम नै मूल्याङ्कन गर्ने।

पुनर्शब्द:- यस सम्बन्धमा थप केही कुरा बुझ्न आवश्यक भएमा देहायका कर्मचारीहरुलाई सम्पर्क कर्मचारी तोकिएको व्यहोरा जानकारीको लागि अनुरोध छ।

अधिकृत सातौ श्री तीर्थराज उपाध्याय ९८५५०६७४२५

अधिकृत छैटौ श्री हरिप्रसाद अधिकारी ९८५५०२४५९५

क.सहायक पाँचौ श्री धुर्व सिंतान ९८६५१९९२६३

(तीर्थराज उपाध्याय)

अधिकृत सातौ

बोधार्थ:

श्री सूचना तथा सञ्चार समन्वय शाखा:- यस कार्यालयको वेभसाइटमा अपलोड गरिदिनु हुन।



नेपाल सरकार

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

सिंहदर्शकर काठमाण्डौ ।

(आन्तरिक व्यवस्थापन शाखा)

नेपाल सरकार काठमाण्डौ
सिंहदर्शकर, काठमाण्डौ

पत्र संख्या:- २०७८/७९

च.नं. २४६

मिति २०७९/०३/२९

श्री मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सबै ।

श्री प्रदेशका मन्त्रालय/आयोग/सचिवालय/निर्देशनालय/कार्यालय सबै

श्री स्थानीय तह सबै ।

विषय : कार्यसम्पादन मूल्यांकन सम्बन्धमा ।

प्रस्तुत विषयमा २०७६/०४/१६ को नेपाल सरकार(मन्त्रिपरिषद्को) को बैठकको निर्णयानुसार यस मन्त्रालयको च.नं. २०० मिति २०७६/०४/३० को अनुसूचि १ देखि ४ र च.नं. २१५ मिति २०७६/०५/०४ बुद्धि नं. १ र २ को कार्यसम्पादन मूल्यांकन गर्ने सम्बन्धमा भएको परिपत्र अनुसार नै आ.व. २०७८/७९ को कार्यसम्पादन मूल्यांकन गर्नु गराउनुहुन नेपाल सरकार (सचिवस्तर) को मिति २०७९/०३/२९ को निर्णयानुसार अनुरोध छ ।

तुलसी भट्टराई
शाखा अधिकृत

बोधार्थ:-

श्री सूचना तथा प्रविधि शाखा : बेभसाइटमा अपलोड गर्नुहुन ।



एच संख्या :- ०७६/०७६
चलानी नं: २००

नेपाल सरकार
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

सिंहदरवार, काठमाडौं
(आन्तरिक व्यवस्थापन शाखा)

सिंहदरवार नगरपालिका
संघीय मामिला तथा सामान्य प्रशासन
मन्त्रालय

मिति:- २०७६/०४/३०

थ्री प्रदेशका मन्त्रालय/आयोग/सचिवालय/निर्देशनालय/कार्यालय सबै
थ्री स्थानीय तह सबै ।

विषय:- समायोजन भएका कर्मचारीहरुको कार्य सम्पादन मूल्यांकन सम्बन्धमा ।

प्रस्तुत विषयमा स्थानीय तथा प्रदेश सरकारमा समायोजन भएका कर्मचारीहरुको कार्य सम्पादन मूल्यांकन गर्ने
सम्बन्धमा मिति २०७६/०४/१६ को नेपाल सरकार (मन्त्रिपरिषद्) को बैठकको निर्णयानुसार देहाय (अनुसूची -१
देखि अनुसूची -४) बमोजिम कार्यान्वयन हुन अनुरोध छ ।

(जगत प्रकाश मल्ल)
शाखा अधिकृत

बोधार्थ:

थ्री सूचना तथा प्रविधि शाखा Website मा Upload गरिदिनु हुन ।



जनसंघीय
कार्यवाहक

कर्मचारीहरुको कार्य सम्पादन मूल्याङ्कनलाई बस्तुनिष्ठ एवम् यथार्थप्रक बनाई तोकिएको लक्ष्य हासिल गर्न सेवा, शर्तसंग सम्बन्धित कानूनी व्यवस्थाको अतिरिक्त देहायमा उल्लेखित बुदाहरु बमोजिम कार्य सम्पादन मूल्याङ्कन गर्ने/गराउने व्यवस्था मिलाउने ।

- १.१ कार्य सम्पादन सम्झौता गरेका कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन गर्दा सो समझौतामा उल्लेखित लक्ष्य र त्यसमा हासिल भएको प्रगति, कार्यालयको समय कार्य सम्पादनको स्तर तथा कार्य विवरणलाई आधार लिई कार्य सम्पादन मूल्याङ्कन गर्ने ।
- १.२ कार्य सम्पादन सम्झौता नियमितको तर वार्षिक लक्ष्य तोकिएको हकमा उक्त निकायमा कार्यरत कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन गर्दा निजको कार्य विवरण आव २०३५/३६ को लागि निर्धारित लक्ष्य र त्यसको प्रगति सेवत कार्य सम्पादन मूल्याङ्कन गर्ने ।
- १.३ कार्य सम्पादन मूल्याङ्कन गर्दा सगटनको समय कार्य सम्पादनको अवस्था सेवा प्रवाहमा गरिएको सुधार कुनै नवप्रवर्तनीय काम भएको भए सो को प्रगति पौरीयत खर्च लगायत रुपीकृत वार्षिक कार्यक्रम कार्यान्वयनको अवस्था, भौतिक उपलब्धि, वेष्टनु फछ्योट र वित्तीय अनुशासन तथा गत वर्षको तुलनामा हासिल भएको प्रगतिलाई समेत आधार लिने ।
- १.४ कार्य सम्पादन मूल्याङ्कन गर्दा उल्लेखित विषयलाई आधार लिए नियमित सम्बन्धमा सुधारिबेशको मूल्याङ्कनलाई पुनरावलोकनकर्ता तथा पुनरावलोकनकर्ताको मूल्याङ्कनलाई पुनरावलोकन समिति वा सम्बन्धित माधिल्लो अधिकारीले अनुगमन गर्ने ।
- १.५ कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन गर्दा निजामती सेवा नियमावली २०५० को नियम उद्द ग को उपनियम (३)को व्यवस्था अयोजिम गर्ने ।
- १.६ निजामती सेवा नियमावली २०५० को नियम उद्द को उपनियम (४) अनुसारको पुनरावलोकन समितिवाट राजपत्राङ्कित प्रयम धेणीका अधिकृतहरुको कार्य सम्पादन मूल्याङ्कन गर्दा उपर्युक्त विषयस्तुलाई आधार लिने ।

दायित्वप्रसाद कोइराला
राजित

नेपाल सरकार
नेपाल स्वास्थ्य प्रशासन बाह्यकारी संस्कारण
नियन्त्रित संस्थान

नेपाल स्वास्थ्य सेवा, नेपाल व्यवस्थापिका संसद सेवा र अन्य सरकारी सेवावाट समायोजन भएका कर्मचारीहरुको कार्य सम्पादन मूल्याङ्कन गर्दा थप देहाय बमोजिम गर्ने

- १.१ नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ र व्यवस्थापिका संसद सचिवालय सम्बन्धी ऐन, २०६४ बमोजिम गठन भएका सरकारी सेवाका कर्मचारीहरु प्रदेश लग्न स्थानीय सरकारमा कर्मचारी समायोजन ऐन, २०७२ बमोजिम समायोजन भएका कर्मचारीहरुका कार्यसम्पादन मूल्याङ्कन फारामको ढाँचा र मूल्याङ्कन विधि साविक कै सेवा, शर्त र सुविधा सम्बन्धी कानूनी व्यवस्था बमोजिम हुनेछ । तर सुपरिवेक्षक, पुनरावलोकनकर्ता र पुनरावलोकन समिति यसै बमोजिम हुनेछ ।
- १.२ स्थानीय स्वायत्त ज्ञासन ऐन, विकास समिति ऐन, विशेष ऐन लगायत अन्य ऐन बमोजिम नियुक्त भएका कर्मचारीहरुका कार्य सम्पादन मूल्याङ्कन फारामको ढाँचा र मूल्याङ्कन विधि समेत साविक कै सेवा, शर्त र सुविधा सम्बन्धी कानूनी व्यवस्था बमोजिम हुनेछ । तर सुपरिवेक्षक, पुनरावलोकनकर्ता र पुनरावलोकन समिति यसै बमोजिम हुनेछ ।

द्वादशप्रसाद ठोइराला
सचिव



प्रदेश तहमा समायोजन भएका कर्मचारीहरुको कार्य सम्पादन मूल्याङ्कन देहाय बमोजिम गर्ने
प्रदेश तहमा समायोजन भएका सबै सेवा समूहका कर्मचारीहरुले प्रत्येक वर्ष श्रावण ७ गते भित्र ४ (चार) प्रति कार्य सम्पादन मूल्याङ्कन फाराम भरी सम्बन्धित मन्त्रालय, प्रदेश सभा सचिवालय, निर्देशनालय र कार्यालयमा दर्ता गरी सुपरिवेक्षक समक्ष पेश गर्ने।

३.१ प्रदेश स्तरका मन्त्रालय, प्रदेश सभा सचिवालय र प्रदेश अन्तर्गतका निर्देशनालय लगायतका कार्यालयहरुमा कार्यरत सहायकस्तर पाँचौ तहसम्मका कर्मचारीहरुको कार्य सम्पादन मूल्याङ्कनका लागि सम्बन्धित सचिव/निर्देशक/कार्यालय प्रमुखले तोकेको कमितिमा अधिकृतस्तर सातौ तहको कर्मचारी-

सुपरिवेक्षक
सम्बन्धित सचिव/निर्देशक/कार्यालय प्रमुखले तोकेको कमितिमा अधिकृतस्तर आठौ तहको कर्मचारी-

पुनरावलोकन कर्ता

पुनरावलोकन समिति देहाय बमोजिमको हुनेछ

सम्बन्धित सचिवले तोकेको अधिकृतस्तर नबौ तहको कर्मचारी वा सम्बन्धित निर्देशनालय/कार्यालय प्रमुख-

अध्यक्ष

सम्बन्धित पुनरावलोकनकर्ता-

सदस्य

सम्बन्धित सुपरिवेक्षक-

सदस्य

३.२ प्रदेश स्तरका मन्त्रालय, प्रदेश सभा सचिवालय र प्रदेश अन्तर्गतका निर्देशनालय लगायतका कार्यालयहरुमा कार्यरत अधिकृतस्तर आठौ तहसम्मका कर्मचारीहरुको कार्य सम्पादन मूल्याङ्कनका लागि सम्बन्धित सचिव/निर्देशकले तोकेको कमितिमा अधिकृतस्तर नबौ तहको कर्मचारी वा कार्यालय प्रमुख-

सुपरिवेक्षक

सम्बन्धित सचिवले तोकेको कमितिमा अधिकृतस्तर दशौ तहको कर्मचारी वा सम्बन्धित निर्देशनालयको निर्देशक वा कार्यालय प्रमुख-

पुनरावलोकनकर्ता

पुनरावलोकन समिति देहाय बमोजिमको हुनेछ

सम्बन्धित प्रदेश स्तरका मन्त्रालय, प्रदेश सभा सचिवालयका राजपत्राक्रित प्रथम थ्रेणी/ एघारी तहको प्रदेश सचिव-

अध्यक्ष


सम्बन्धित पुनरावलोकनकर्ता-

सदस्य

सम्बन्धित सुपरिवेक्षक-

सदस्य

सम्बन्धित मन्त्रालय/सचिवालयको सचिव नभएको अवस्थामा प्रमुख सचिवले तोकेको प्रदेश स्तरीय अन्य मन्त्रालयको सचिवलाई पुनरावलोकन समितिको अध्यक्ष तोक्नेछ । यसरी तोकिएको सचिवले सम्बन्धित सचिवले तोक्नु पर्ने सुपरिवेक्षक एवम् पुनरावलोकनकर्ता सुमेत तोक्नेछ ।


दृष्टिवाच
दृष्टिवाच



३.३ प्रदेश स्तरका मन्त्रालय, प्रदेश सभा सचिवालय र प्रदेश अन्तर्गतका निर्देशनालय लगायतक कार्यालयहरुमा कार्यरत अधिकृतस्तर नबौ/दशौ तहका कर्मचारीहरुको कार्य सम्पादन मूल्याङ्कनका लागि सम्बन्धित मन्त्रालय/सचिवालयको राजपत्राकृति प्रथम थेणी/अधिकृतस्तर एधारी तहको सचिव-

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिवले तोकेको राजपत्राकृति प्रथम थेणी/अधिकृतस्तर एधारीतहको सचिव-

देहाय ब्रमोजिम पुनरावलोकन समिति गठन गर्ने पुनरावलोकनकर्ता

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव-

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिवले तोकेको राजपत्राकृति प्रथम थेणी/अधिकृतस्तर एधारीतहको सचिव-

सम्बन्धित प्रदेश स्तरका मन्त्रालय, प्रदेश सभा सचिवालयका राजपत्राकृति प्रथम थेणी/अधिकृतस्तर एधारी तहको प्रदेश सचिव नभएको अवस्थामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिवले सुपरिवेक्षक तथा पुनरावलोकन समितिको सदस्य तोकनु पर्नेछ । सदस्य

सम्बन्धित प्रदेश स्तरका मन्त्रालय, प्रदेश सभा सचिवालयका राजपत्राकृति प्रथम थेणी/अधिकृतस्तर एधारी तहको प्रदेश सचिव नभएको अवस्थामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिवले सुपरिवेक्षक तथा पुनरावलोकन समितिको सदस्य तोकनु पर्नेछ ।

यसरी पुनरावलोकन समितिबाट मूल्याङ्कन गरिएका कार्य सम्पादन मूल्याङ्कन फारामहरु १/१ प्रति लोक सेवा आयोग, बहुवा समितिको सचिवालय संघीय मार्गिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेश मुद्दामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउनु पर्ने छ र वाकी एक प्रति फाराम सम्बन्धित कार्यालयमा राख्नु पर्नेछ ।

पुनर्ध- सम्बन्धित प्रदेश प्रमुखको कार्यालय, प्रदेश स्तरका मन्त्रालय, प्रदेश सभा सचिवालयका राजपत्राकृति प्रथम थेणी/एधारी तहका प्रदेश सचिवको कार्य सम्पादन मूल्याङ्कनको सुपरिवेक्षक सम्बन्धित प्रदेशको प्रमुख सचिव हुनेछ । पुनरावलोकनकर्ता र पुनरावलोकन समितिको मूल्याङ्कनका लागि नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउनु पर्नेछ ।

दस्तावेज दोइराता
सचिव



स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुको कार्य सम्पादन मूल्याङ्कन देहाय बमोजिम गर्ने
स्थानीय तहमा समायोजन भएका सबै कर्मचारीहरुले प्रत्येक वर्ष आवण उ गर्ने भित्र ४ (चार) प्रतिकार्य
सम्पादन मूल्याङ्कन फाराम भरी सम्बन्धित स्थानीय तहको कार्यालयमा दर्ता गरी सुपरिवेशक समष्टि पेश
गर्ने।

४.१ गाउँ/नगर कार्यपालिकाका सहायकस्तर चौथो तहसम्मका कर्मचारीहरुको कार्य सम्पादन मूल्याङ्कनका
लागि

प्रमुख प्रशासकीय अधिकृतले तोकेको कमितिमा अधिकृतस्तर छैटौ तहको कर्मचारी सुपरिवेशक
प्रमुख प्रशासकीय अधिकृत वा नियमले तोकेको कमितिमा अधिकृतस्तर सातौ तहको कर्मचारी।

पुनरावलोकन समिति देहाय बमोजिमको हुनेछ
प्रमुख प्रशासकीय अधिकृत-

पुनरावलोकनकर्ता

प्रमुख प्रशासकीय अधिकृतले तोकेको कमितिमा अधिकृतस्तर सातौ तहको कर्मचारी सदस्य
सम्बन्धित सुपरिवेशक-

अध्यक्ष

प्रमुख प्रशासकीय अधिकृत नभएमा जिल्ला समन्वय अधिकारी (राजपत्राङ्कित थेणी) ले सम्बन्ध भए सम्म
सम्बन्धित स्थानीय तह कै सुपरिवेशक र पुनरावलोकनकर्ता तोक्नेछ। प्रमुख प्रशासकीय अधिकृत र
जिल्ला समन्वय अधिकारी दुवै नभएमा सम्बन्धित प्रदेशको प्रमुख सचिवले सुपरिवेशक,
पुनरावलोकनकर्ता र पुनरावलोकन समिति तोक्नेछ।

सदस्य

४.२ गाउँ कार्यपालिकाका सहायक स्तर पाँचौ र अधिकृतस्तरका कर्मचारीहरुको कार्यसम्पादन मूल्याङ्कनका
लागि

प्रमुख प्रशासकीय अधिकृत-

सुपरिवेशक

जिल्ला समन्वय अधिकारी-
पुनरावलोकनकर्ता

पुनरावलोकनकर्ता

सम्बन्धित जिल्लाको जिल्ला समन्वय अधिकारी-

अध्यक्ष

प्रमुख प्रशासकीय अधिकृत-

सदस्य

सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले तोकेको राजपत्राङ्कित तृतीय थेणीको अधिकृत-

सदस्य

प्रमुख प्रशासकीय अधिकृत नभएमा जिल्ला समन्वय अधिकारी (राजपत्राङ्कित द्वितीय थेणी) ले तोकेको
राजपत्राकिन तृतीय थेणीको अधिकृतले सुपरिवेशक र पुनरावलोकन समितिको सदस्यको रूपमा कार्य
गर्नेछ। प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय अधिकारी (राजपत्राङ्कित द्वितीय थेणी) दुवै
नभएमा सम्बन्धित प्रदेशको प्रमुख सचिवले तोकेको कमितिमा अधिकृतस्तर नवौ तहको कर्मचारी
सुपरिवेशक र अधिकृतस्तर दशौ तहको कर्मचारी पुनरावलोकनकर्ता हुनेछ। यसरी तोकिएका कर्मचारी
पुनरावलोकन समितिमा अध्यक्ष र सदस्य हुनेछन्।


४.३ नगर कार्यपालिकाका पाँचौ देखि नवौ तहसम्मका कर्मचारीहरुको कार्य सम्पादन मूल्याङ्कनका लागि
प्रमुख प्रशासकीय अधिकृत-

सुपरिवेशक

जिल्ला समन्वय अधिकारी-

पुनरावलोकनकर्ता

४.४ ६१



पुनरावलोकन समिति देहाय बमोजिमको हुनेछ


		अध्यक्ष
	सम्बन्धित जिल्लाको जिल्ला समन्वय अधिकारी-	सदस्य
	प्रमुख प्रशासकीय अधिकृत-	सदस्य
	सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले तोकेको राजपत्राङ्कित द्वितीय श्रेणीको अधिकृत-	सदस्य
	प्रमुख प्रशासकीय अधिकृत नभएमा सम्बन्धित प्रदेशको प्रमुख सचिवले तोकेको कमितिमा अधिकृतस्तर दशौं तहको कर्मचारीले सुपरिवेशक र पुनरावलोकन समितिको सदस्यको रूपमा कार्य गर्नेछ । प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय अधिकारी (राजपत्राङ्कित द्वितीय श्रेणी) दुवै नभएमा सम्बन्धित प्रदेशको प्रमुख सचिवले तोकेको कमितिमा अधिकृतस्तर दशौं तहको कर्मचारी सुपरिवेशक र राजपत्राङ्कित प्रथम श्रेणी/अधिकृतस्तर एघारौ तहको कर्मचारी पुनरावलोकनकर्ता हुनेछ । प्रमुख जिल्ला अधिकारीले राजपत्राङ्कित द्वितीय श्रेणीको कर्मचारी तोकन सबैने अवस्था विघ्नमान नभएमा सम्बन्धित प्रदेशको प्रमुख सचिवले अधिकृतस्तर दशौं तहको कर्मचारीलाई तोक्ने छ । तोकिएका कर्मचारी पुनरावलोकन समितिमा अध्यक्ष र सदस्य हुनेछन् ।	सदस्य
४.४	नगर कार्यपालिकाका दशौं तहका कर्मचारीहरूको कार्य सम्पादन मूल्याङ्कनका लागि प्रमुख प्रशासकीय अधिकृत-	सुपरिवेशक
	सम्बन्धित प्रदेशको प्रमुख सचिवले तोकेको सम्बन्धित सेवाको राजपत्राङ्कित प्रथम श्रेणी/अधिकृतस्तर एघारौ तहको अधिकृत -	पुनरावलोकनकर्ता
	पुनरावलोकन समिति देहाय बमोजिमको हुनेछ	अध्यक्ष
	सम्बन्धित प्रदेशको प्रमुख सचिव-	सदस्य
	सम्बन्धित प्रदेशको प्रमुख सचिवले तोकेको राजपत्राङ्कित प्रथम श्रेणी/अधिकृतस्तर एघारौ तहको अधिकृत-	सदस्य
	प्रमुख प्रशासकीय अधिकृत-	सदस्य
	प्रमुख प्रशासकीय अधिकृत नभएमा सम्बन्धित प्रदेशको प्रमुख सचिवले राजपत्राङ्कित प्रथम श्रेणी/अधिकृतस्तर एघारौ तहको अधिकृतस्तरलाई सुपरिवेशक र पुनरावलोकन समितिको सदस्य तोक्नेछ ।	सदस्य
४.५	उपमहानगर कार्यपालिका/महानगर कार्यपालिकाका सहायकस्तर पाँचौ तह सम्मका कर्मचारीहरूको कार्य सम्पादन मूल्याङ्कनका लागि प्रमुख प्रशासकीय अधिकृतले तोकेको कमितिमा अधिकृतस्तर सार्वै तहको कर्मचारी- सुपरिवेशक प्रमुख प्रशासकीय अधिकृतले तोकेको राजपत्राङ्कित तृतीय श्रेणी / अधिकृतस्तर आठौ तहको कर्मचारी- पुनरावलोकनकर्ता	अध्यक्ष
	पुनरावलोकन समिति देहाय बमोजिमको हुनेछ	अध्यक्ष
	प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृतस्तर नबौ तहको कर्मचारी-	सदस्य
	सम्बन्धित पुनरावलोकनकर्ता-	सदस्य
	सम्बन्धित सुपरिवेशक-	सदस्य
	उपमहानगरपालिकामा राजपत्राङ्कित द्वितीय श्रेणीको प्रमुख प्रशासकीय अधिकृतले समेत उल्लेखित कार्य सम्पादन मूल्याङ्कनको कार्य गर्न सक्नेछ ।	अध्यक्ष

(Signature)



- ४.६ उपमहानगर कार्यपालिका/ महानगर कार्यपालिकाका अधिकृतस्तर दर्शी तह सम्मका कर्मचारीहरुको कार्य सम्पादन मूल्याङ्कनका लागि
प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको कमिटीमा अधिकृतस्तर दर्शी तहको कर्मचारी- सुपरिवेक्षक
प्रमुख प्रशासकीय अधिकृत-
पुनरावलोकन समिति देहाय बमोजिमको हुनेछ
प्रमुख प्रशासकीय अधिकृत-
प्रमुख प्रशासकीय अधिकृतले तोकेको कमिटीमा अधिकृतस्तर दर्शी तहको कर्मचारी- सदस्य
सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले तोकेको राजपत्राङ्कित द्वितीय थेणीको अधिकृत-
उपमहानगरपालिकामा राजपत्राङ्कित द्वितीय थेणीको प्रमुख प्रशासकीय अधिकृतले समेत उल्लेखित कार्य
सम्पादन मूल्याङ्कनको कार्य गर्न सक्नेछ ।
- ४.७ उपमहानगरकार्यपालिका/ काठमाण्डौ महानगरपालिका याहेकका महानगर कार्यपालिकाका दर्शी
तहसम्मका कर्मचारीहरुको कार्य सम्पादन मूल्याङ्कनका लागि
प्रमुख प्रशासकीय अधिकृत-
सम्बन्धित प्रदेशको प्रमुख सचिवले तोकेको सम्बन्धित सेवाको राजपत्राङ्कित प्रथम थेणी/ अधिकृतस्तर
एधारी तहको अधिकृत-
पुनरावलोकन समिति देहाय बमोजिमको हुनेछ
सम्बन्धित प्रदेशको प्रमुख सचिव-
सम्बन्धित प्रदेशको प्रमुख सचिवले तोकेको सम्बन्धित सेवाको राजपत्राङ्कित प्रथम थेणी /अधिकृतस्तर
एधारी तहको अधिकृत-
प्रमुख प्रशासकीय अधिकृत-
प्रमुख प्रशासकीय अधिकृत राजपत्राङ्कित प्रथम थेणीको नभएको अवस्थामा एउटै सेवाका प्रमुख
प्रशासकीय अधिकृत र दर्शी तहका कर्मचारी कार्यरत भएमा सम्बन्धित प्रदेशको प्रमुख सचिवले तोकेको
राजपत्राङ्कित प्रथम थेणीको कर्मचारीले सुपरिवेक्षक र पुनरावलोकनकर्ताको कार्य गर्नेछ ।

प्राप्त नियमों को अनुसार
सुनिश्चित



- ४.५ काठमाण्डौ महानगर कार्यपालिकाका दशौं तहसम्मका कर्मचारीहरुको कार्य सम्पादन मूल्याङ्कनका लागि प्रमुख प्रशासकीय अधिकृत चा निजले तोकेको सम्बन्धित सेवाको राजपत्राङ्कित प्रथमश्रेणी/ अधिकृतस्तर एधारै तहको अधिकृत-
- प्रमुख प्रशासकीय अधिकृत-
- पुनरावलोकन समिति देहाय बमोजिभको हुनेछ
सम्बन्धित प्रदेशको प्रमुख सचिव-
- प्रमुख प्रशासकीय अधिकृत-
- प्रमुख प्रशासकीय अधिकृत चा निजले तोकेको सम्बन्धित सेवाको राजपत्राङ्कित प्रथमश्रेणी/ अधिकृतस्तर एधारै तहको अधिकृत-

सुपरिवेक्षक
पुनरावलोकनकर्ता

अध्यक्ष
सदस्य
सदस्य

यसरी पुनरावलोकन समितिबाट मूल्याङ्कन गरिएका कार्य सम्पादन मूल्याङ्कन फारामहरु १/१ प्रति लोक सेवा आयोग, संघीय मानिला तथा सामान्य प्रशासन मन्त्रालय बहुवा शाखा, प्रदेश मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउनु पर्नेछ र वार्षी एक प्रति फाराम सम्बन्धित कार्यालयमा राख्न पर्नेछ ।

पुनर्थ प्रमुख प्रशासकीय अधिकृतहरुको कार्य सम्पादन मूल्याङ्कन फाराम नियमानुसार सुपरिवेक्षण तथा पुनरावलोकनका लागि संघीय मानिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने ।

दादबुज्जाद् कोइराला
राज्यिक